



## प्रसौनी गाउँपालिका प्रसौनी, बारा

### स्थानीय राजपत्र

खण्ड: ६

संख्या: १५

मिति: २०८०।०३।३०

भाग-२

### प्रसौनी गाउँपालिका

#### प्रसौनी गाउँपालिका

आधारभूत तह कक्षा (५) को अन्तिम परीक्षा सञ्चालन, व्यवस्थापन तथा  
नियमन कार्यविधि, २०८०

१. प्रस्तावना: नेपालको संविधानको अनुसूची (८) को क्रमसंख्या ८ मा गाउँपालिकाको अधिकार मध्ये आधारभूत तथा माध्यमिक तहको शिक्षाको व्यवस्था रहेको साथै स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा (२) खण्ड ज. को उपखण्ड (१४) मा आधारभूत तहको परीक्षा सञ्चालन, अनुगमन तथा व्यवस्थापन गर्ने काम, कर्तव्य र अधिकार स्थानीय तहमा रहेको सन्दर्भमा सो उद्देश्य पुरा गर्न प्रसौनी गाउँपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरूको आधारभूत तहको अन्तिम परीक्षा सञ्चालन तथा व्यवस्थापन गर्न देहाय बमोजिमको सँगठन संरचना विधि र प्रकृया अपनाउन वाञ्छनीय भएकोले स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा १०२ अन्तर्गत प्रसौनी

गाउँपालिकाको तेह्रौं गाउँसभाको बैठकले मिति २०८०।०३।३० गते स्वीकृत गरी लागु गरेको छ  
।

२. संक्षिप्त नाम र प्रारम्भः (१) यस कार्यविधिको नाम “आधारभूत तहको अन्तिम परीक्षा सञ्चालन, व्यवस्थापन तथा नियमन कार्यविधि, २०८०” हुनेछ ।

(२) यो कार्यविधि गाउँसभाले स्वीकृत गरेको मितिबाट लागु हुनेछ ।

३. परिभाषा:- विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमाः

- क. ऐन भन्नाले स्थानीय सरकार संचालन ऐन २०७४ सम्झनुपर्छ ।
- ख. गाउँपालिका भन्नाले प्रसौनी गाउँपालिकालाई सम्झनुपर्छ ।
- ग. “शिक्षाशाखा” भन्नाले गाउँपालिकाको शिक्षा शाखा सम्झनु पर्छ ।
- घ. “परीक्षा समिति” भन्नाले कार्यविधिको दफा ४(१) बमोजिम गठित समितिलाई सम्झनु पर्छ ।
- ड. “परीक्षा” भन्नाले आधारभूत तहको अन्तिम परीक्षा सम्झनु पर्छ ।
- च. “परीक्षा केन्द्र” भन्नाले परीक्षा सञ्चालन हुने केन्द्र सम्झनु पर्छ ।
- छ. “केन्द्राध्यक्ष” भन्नाले दफा १२ (क) बमोजिमको केन्द्राध्यक्ष सम्झनु पर्छ ।
- ज. “निरीक्षक” भन्नाले दफा १२ (ख) बमोजिमको निरीक्षक सम्झनु पर्छ ।
- झ. “अध्यक्ष” भन्नाले दफा ४(१) (क) बमोजिमको परीक्षा समितिको अध्यक्ष सम्झनु पर्छ ।
- ज. “सदस्य सचिव” भन्नाले दफा ४(१) (घ) बमोजिमको परीक्षा समितिको सदस्य सचिव सम्झनु पर्छ ।
- ट. “स्रोतव्यक्ति” भन्नाले उपमहानगरपालिका क्षेत्रभित्रको स्रोतकेन्द्रमा कामकाज गर्न तोकिएको व्यक्ति सम्झनु पर्दछ ।

४. प्राथमिक तहको अन्तिम परीक्षाको सञ्चालन र नियन्त्रणः

प्राथमिक तहको अन्तिम परीक्षा संचालन र नियन्त्रण गर्नको लागी देहाय बमोजिमको परीक्षा समिति रहनेछ ।

क. प्रमुख प्रशासकिय अधिकृत	अध्यक्ष
ख. आधारभूत र माध्यमिक तहका विद्यालयका शिक्षकहरूको प्रतिनिधित्व हुने गरी कम्तिमा १ जना महिला सहित गाउँपालिका अध्यक्षबाट मनोनित ३ जना	सदस्य
ग. शिक्षा शाखा प्रमुख	सदस्य सचिव

- (२) उपदफा १ बमोजिम गठित समितिमा मनोनित सदस्यको पदावधि ३ वर्षको हुनेछ ।
- (३) आमन्त्रण गर्ने : परीक्षा समितिले विद्यालय निरीक्षक वा स्रोतव्यक्तिलाई उक्त समितिको बैठकमा आमन्त्रण गर्न सक्नेछ ।
- (४) परीक्षा समितिको बैठक सम्बन्धी कार्यविधि सो समिति आफैले निर्धारण गरेबमोजिम हुनेछ ।

#### ५. परीक्षा समितिको काम, कर्तव्य र अधिकारः

- क. परीक्षा सञ्चालन सम्बन्धमा नीति निर्धारण गर्ने
- ख. परीक्षा केन्द्र तोक्ने
- ग. परीक्षाफल प्रकाशित गर्ने गराउने तथा परीक्षार्थीहरूलाई प्रमाण पत्र दिने
- घ. परीक्षा शुल्क तथा परीक्षा सम्बन्धी काममा संलग्न व्यक्तिको पारिश्रमिक निर्धारण गर्ने
- ड. कुनै परीक्षा केन्द्रमा अनियमितता भएमा आवश्यकता अनुसार परीक्षा बदर गरी पुनः परीक्षा गराउने
- च. दैविक प्रकोप वा अन्य कुनै विशेष परिस्थितिको कारणबाट निर्धारित समयमा परीक्षा सञ्चालन गर्न वा परीक्षाफल प्रकाशित गर्न बाधा परेमा तुरुन्तै आवश्यक निर्णय लिने
- छ. परीक्षा समितिले यस कार्यविधिमा तोकिए बमोजिमको अधिकार मध्ये आवश्यकता अनुसार सदस्य सचिवलाई सुम्पन सक्नेछ ।

#### ६. दक्ष विज्ञको नामावलीः

- क. प्रश्न पत्र निर्माण, प्रश्न पत्र परिमार्जन (संशोधन) गर्ने कामका लागि शिक्षा शाखाले सम्बन्धित विषयका आवश्यक संख्यामा दक्ष विज्ञहरूको नाम समावेश भएको सुचि तयार गरी राख्ने र समय समयमा अद्यावधिक गराइ राख्नु पर्नेछ ।
- ख. प्रश्नपत्र निर्माण र परिमार्जन दफा ४(१) को परीक्षा समितिले तोकेबमोजिम हुनेछ ।

#### ७. प्रश्न पत्र निर्माणः

- क. प्रश्न पत्र निर्माणका लागि दफा ६(क) बमोजिमको दक्ष विज्ञ सुचीबाट विषयगत दक्षहरूको नियुक्ति गर्नपर्नेछ ।
- ख. प्रश्न पत्रको स्तर नमिलेको वा उपयुक्त प्रश्नहरू नभएको भनी
- ग. प्रश्नपत्र आवश्यकता अनुसार सेटमा निर्माण गराउन पर्नेछ ।

#### ८. प्रश्न पत्र परिमार्जनः

क. परीक्षा समितिले सदस्य सचिवको प्रत्यक्ष रेखदेख र नियन्त्रणमा कच्चा प्रश्न सेटलाई दक्ष विज्ञबाट परिमार्जन गर्न पर्नेछ ।

ख. सदस्य सचिवले सम्बन्धित विषयका प्रत्येक सेटका लागि आवश्यकता अनुसार दक्ष विज्ञबाट प्रश्न पत्र परिमार्जन गरीराख्नु पर्नेछ ।

९. प्रश्न पत्र भण्डारणः परीक्षामा प्रयोग हुने परिमार्जित भएका प्रश्नपत्रहरू (कच्चा प्रश्न पत्रसमेत) लाई उपयुक्तताको आधारमा आवश्यकता अनुसार शिक्षा शाखाले भण्डारण, रेखदेख र नियन्त्रण गर्नेछ ।

१०. प्रश्न पत्र मुद्रण र प्याकिङः परिमार्जित प्रश्नपत्रलाई पूर्ण गोपनीयताका साथ भाषानुवाद गराउने, कम्प्युटरमा टाइप गराउने, भाषिक शुद्धता कायम गराउने, प्रश्न पत्रको गोपनीयता कायम राख्ने, आवश्यक संख्यामा प्रश्न पत्र छापाउने र प्याकिङ गराउने दायित्व परीक्षा समितिको सदस्य सचिवको हुनेछ ।

#### ११. प्रश्न पत्र वितरण र सुरक्षा:-

क. प्रत्येक परीक्षा केन्द्रको लागी आवश्यक पर्ने प्रश्नपत्रहरू सदस्य सचिवको प्रत्यक्ष रेखदेख र नियन्त्रणमा निजद्वारा तोकिएको श्रोतव्यती वा कर्मचारीहरूले प्रश्नपत्रको आवश्यक संख्याको विवरण तयार गरी, रुजु गरी, सिलबन्दी प्याकेट तयार गरी वितरणको व्यवस्था गर्नेछ ।

ख. केन्द्राध्यक्ष शिक्षा शाखाबाट प्राप्त केन्द्रगत र दैनिक विषयगत प्रश्नपत्र दैनिक परीक्षा तालिका अनुसार रुजु गर्ने, परीक्षा तालिका बकोजिम एकिन गरी उक्त दिनको परीक्षाको प्रश्नपत्र लिई भोलिपल्टको प्रश्नपत्र रहे नरहेको एकिन गरी सुरक्षित साथ राख्नुपर्नेछ ।

#### १२. परीक्षा सञ्चालनः

क. केन्द्राध्यक्षको नियुक्ति परीक्षा समितिले परीक्षा केन्द्र रहेकै विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष तोकनेछ ।

ख. केन्द्राध्यक्षको काम, कर्तव्य र अधिकारः

- तोकिएको परीक्षा केन्द्रमा शान्तिपूर्ण वातावरणमा मर्यादित ढङ्गबाट परीक्षा कार्यक्रम अनुसार आवश्यकता आवश्यकता अनुसार निरीक्षकको व्यवस्था गरी परीक्षा सञ्चालन गर्ने ।
- तोकिएको परीक्षा केन्द्रको प्रश्नपत्र परीक्षा हुनु दुई दिन अगाडि नै रुजु गर्ने ।
- परीक्षा केन्द्रको सुरक्षा र कर्मचारी व्यवस्था आवश्यकता अनुसार मिलाउने ।

- परीक्षा केन्द्रको हाता भित्र परीक्षार्थी, अनुगमनका लागि खटिएका परीक्षा समितिका पदाधिकारीहरू तथा परीक्षा सञ्चालनका कर्मचारीबाहेक अरुलाई प्रवेश गर्न निर्दिने व्यवस्था मिलाउने ।
- परीक्षा हलमा होहल्ला गर्ने, नक्कल गर्ने गराउने जस्ता अमर्यादित काम गर्ने परिक्षार्थीलाई निष्काशन सम्म गर्न र परीक्षा रद्द समेत गर्न सक्ने ।-
- परीक्षा समितिले तोके बमोजिक परीक्षा सम्बन्धी अन्य कार्य गर्ने ।

#### **१३. उत्तरपुस्तीका परीक्षण र नतिजा प्रकाशनको व्यवस्था:-**

- क. परीक्षाका उत्तर पुस्तिकाहरूको परीक्षणको व्यवस्था सम्बन्धित विद्यालयले मिलाउने छ ।
- ख. विद्यालयले उत्तर पुस्तिका परीक्षण पश्चात् प्राप्ताङ्ग इन्ट्री तथा रुजु गरी नतिजा प्रकाशनको व्यवस्था मिलाउने छ ।
- ग. विद्यालयले प्राप्ताङ्ग प्रमाणीकरणका लागि सम्बन्धित स्थानीय तहमा पठाउनु पर्नेछ ।

#### **१४. प्रमाण पत्र, लब्धाङ्ग पत्र र मार्कलेजर वितरणको व्यवस्था:**

विद्यालयबाट पेश भएको अनुसूची १ बमोजिमको विवरणको आधारमा विद्यार्थीको नाम थर, जन्ममिति, स्थायी ठेगाना, बाबुआमाको नामनामेसी विवरण एकिन गरी परीक्षा समितिका अध्यक्षबाट प्रमाणीकरण गराइ अनुसूची २ बमोजिमको मार्कलेजर र अनुसूची ३ बमोजिमको प्रमाण पत्र र लब्धाङ्ग पत्र र ग्रेडसिट शिक्षा शाखाबाट वितरणको व्यवस्था मिलाइने छ ।

#### **१५. अभिलेख सच्याउने व्यवस्था:**

विद्यालयले उपलब्ध गराएको विवरण बमोजिम फरक परेमा परीक्षार्थीको नाम, थर, जन्म मिति नतिजा प्रकाशन भएको मितिले ६ महिना भित्र सम्बन्धित विद्यालयको सिफारिसको आधारमा संशोधन समेत गर्न सकिनेछ ।

#### **१६. विविधः**

- (१) **परीक्षा सम्बन्धी दस्तुर र पारिश्रमिकः** परीक्षामा विभिन्न शिर्षकमा लिईने दस्तुर र पारिश्रमिक परीक्षा समितिले तोके बमोजिम हुनेछ ।
- (२) **परीक्षा सम्बन्धी कार्यक्रमः** परीक्षा सम्बन्धी वार्षिक कार्यक्रम परीक्षा समितिको निर्देशनमा शिक्षा शाखाले तोके बमोजिम हुनेछ ।

(३) बाधा अड्काउ फुकाउने अधिकारः यो कार्यविधि कार्यान्वयन गर्दा कुनै बाधा अड्काउ पर्न आएमा यो कार्यविधिमा उल्लेख नभएको विषयका सम्बन्धमा कुनै व्यवस्था गर्न आवश्यक परेमा सम्बन्धित कार्यपालिकाले निर्णय गरे बमोजिम हुनेछ ।

(४) खारेजि र बचाउँः यो कार्यविधि जारी हुनु भन्दा पहिले भएको परिक्षा संचालन तथा व्यवस्थापन यसै कार्यविधि बमोजिम भएको मानिने छ ।

#### १७. अनुसूचीमा हेरफेर र थपघटः

(१) यसै कार्यविधिको दफा १४ बमोजिम विद्यार्थीको नामनामेसी र प्रमाण पत्र र लब्धाङ्ग विवरण अनुसूची १, मार्कलेजर र ग्रेडसिट अनुसूची २ अनुसार हुनेछ ।

(२) गाउँ कार्यपालिकाले यस कार्यविधिको अनुसूचीमा हेरफेर वा थपघट गर्न सक्नेछ ।

अनुसूची-१

LOCAL LEVEL EXAMINATION 20....

Name of School:                      School type:                      Name of Local Govt:

RC

S.No	Roll No	Name of Students	Sex	Date of Birth	Father/Mother Name	Other	Remarks


**अनुसूची-२**  
**Prasauni Rural Municipality**  
**Office of the Municipal Executive**  
**Local Level Examination**  
**Prasauni, Bara**

**MARK-SHEET/GRADE-SHEET**

This is certify that Mr/Miss/Mrs..... Son/Daughter of  
Mr.....Mrs.....the student of  
.....School .....Prasauni, Bara  
has appeared the grade V-Primary Level Examination, Completed.

According to School record his/her date of birth is.....

Roll no/Symbol no.....



S.N	Subjects	Full Marks	Pass Marks	Obtained Marks		Total	Remarks
				TH	PR		
Divison							
Percentage							
GPA							
Divison: Distinction (80%=640), First(60%=480), Second (45%=360),and Third (40%=320)							

Head Teacher/ Principal

Member-Secretary LLEC

School Stamp:

Date of issue:

गाउँसभाबाट पारित मिति: २०८०।०३।३०

प्रमाणिकरण मिति : २०८०।०३।३०

आज्ञाले  
सुमित कुमार सिंह  
प्रमुख प्रशासकीय अधिकृत